

"प्रकोप रोकथाम दिवस " विशेष कार्यक्रम

शिन्ज्युकु प्रकोप रोकथाम कार्यक्रम, २०१६

२०११ साल को भुकम्प आएको ५ बर्ष बित्यो । साथै कुमामोतोमा पनि ठुलो भुकम्प गयो।

जापान प्राकृतिक प्रकोप बढी हुने देश हो।

टोक्योमा पनि भुकम्प आउने सम्भावना छ ।

यस वर्ष देखि शिन्ज्युकुमा, वयस्क, बालबालिका, विदेशीहरू सबैले रमाइलो गर्दै प्रकोप रोकथाम गर्न सिकने कार्यक्रम सुरु गरिने भएको छ ।

अङ्ग्रेजी भाषा अथवा सजिलो जापानिज भाषामा सेमिनार गरिने छ । साथै स्वयंसेवकले भाषा बुझ्न मद्दत गर्ने ब्यवस्था छ।

शिन्ज्युकु प्रकोप रोकथाम कार्यक्रम, २०१६ मा भाग लिएर प्रकोप रोकथाम र निवारण गर्ने तरिका जान्नु होस्।

समय स्थान

2016/9/4 १० बजे देखि ५ बजे सम्म

प्रवेश निसुल्क । उक्त दिन सिदै कार्यक्रममा सहभागी हुन सकिने ।

तोयामा पार्क

शिन्ज्युकु स्पोर्टस सेन्टर

ओकुबो ३-५-१ , शिन्ज्युकु , टोक्यो

पानी परेमा कार्यक्रमको समयमा परिवर्तन हुन सक्छ ।

विदेशीहरूको लागि कार्यक्रम

प्रकोप रोकथाम प्रशिक्षण

समय १०:३० देखि ४ बजे सम्म

स्थान : तोयामा पार्क याकुदोउ हिरोबा

भाषा : जापानिज भाषा तथा अन्य भाषा (अङ्ग्रेजी, चाइनिज , कोरियन)

भुकम्पको हल्लाईको अनुभव , आगलागी भएको बेला बच्ने तरिका , आगो निभाउने तरिका इत्यादी जापानिज भाषा नबुझे पनि आफुले अनुभव गरेर सिकने कार्यक्रमहरू गरिने छ ।

“प्रकोपबाट मेरो परिवार बचाउनको लागि कार्यशाला”

समय : १ बजे देखि ३ बजे सम्म

स्थान : शिन्ज्युकु स्पोर्टस सेन्टर दोस्रो तल्लाको सानो कोठा

भाषा : अङ्ग्रेजी

प्राकृतिक प्रकोपबाट बाँच्नको लागि थाहा पाउनु पर्ने कुराहरू (घरको बारेमा, पानी तथा खानेकुरा, आश्रय स्थलको जानकारी ,चोटपटक लागेमा उपचार गर्ने तरिका इत्यादी) कार्यशालामा सिकाइने छ ।

अङ्ग्रेजी भाषामा सन्चालन गरिने छ ।

बिदेशीहरूको लागि प्रकोप रोकथाम कक्षा (ठुलो भुकम्प आउन सक्ने हुनाले तयारी गरौं ।)

समय : ४:३० देखि ५:३०

स्थान : शिन्ज्युकु स्पोर्टस सेन्टर दोस्रो तल्लाको सानो कोठा

भाषा : सजिलो जापानिज भाषा

ठुलो भुकम्प आउँदा बाँच्न कस्तो तयारी गर्नु पर्छ ?

सबै विस्तृत रुपमा सिकाइने छ ।

त्यस बाहेक पनि बच्चाहरूको लागि प्रकोप रोकथाम प्रशिक्षण कर्नरको पनि ब्यवस्था छ ।

प्रदर्शनी पनि गरिने छ । साथै बिदेशी भाषाको प्रकोप रोकथाम सम्बन्धी पम्प्लेट राखिएको कर्नर् पनि हुनेछ ।

उक्त दिन चाइनिज, अङ्ग्रेजी र कोरियन भाषाका स्वयंसेवकहरू हुने छन् ।

तपाईंलाई भाषाको समस्या छ भने सुचना बिभागमा आउनुस्। अन्य भाषाको ब्यवस्था गरिएको छैन ।

कृपया याद गर्नुहोस्।

सोध्नुछ

शिन्ज्युकु प्रकोप रोकथाम कार्यक्रम २०१६, आयोजक समिती

शिन्ज्युकु कु संकट व्यवस्थापन प्रभाग, क्षेत्रीय विपत्ती रोकथाम बिभाग

०३-५२७३-३८७४

(कार्यालय) Peace Boat प्रकोप राहत स्वयंसेवी केन्द्र

०३-३३६३-७९६७

फोन गर्ने बेलामा जापानिज भाषामा मात्र जानकारी प्रदान गरिनेछ ।